



नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
विदेशी विनिमय व्यवस्थापन विभाग

इ.प्रा. परिपत्र संख्या : १९/२०७८-७९

मिति: २०७८/१०/०९

श्री नेपाल राष्ट्र बैंक, बैकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरु ।

विषय : नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को अनुसूची-१० र एकीकृत परिपत्र-२०७८ मा संशोधन गरिएको सम्बन्धमा ।

महाशय,

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को अनुसूची-१० र विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०७८ मा देहायबमोजिम संशोधन गरिएको हुँदा सोही बमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

१. यस बैंकको इ.प्रा. परिपत्र संख्या : १६/२०७७-७८, मिति २०७८/०२/२५ को परिपत्रबाट जारी भएको नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को अनुसूची-१० लाई संलग्नबमोजिम संशोधन गरिएको छ ।
२. एकीकृत परिपत्र-२०७८ को एकीकृत इ.प्रा. परिपत्र: १८/२०७८ को दफा ६ को खण्ड (क) र खण्ड (ख) का अन्य व्यवस्थाहरु यथावत राखी खण्ड (क) मा उल्लिखित “One Year Libor दरमा अधिकतम १.२५ (एक दशमलव दुई पाँच) प्रतिशत” को सट्टामा “One Year Benchmark Interest* दरमा अधिकतम १.७५ (एक दशमलव सात पाँच) प्रतिशत” कायम गरी र खण्ड (ख) मा उल्लिखित “One Year Libor दरमा ०.२५ (शुन्य दशमलव दुई पाँच) प्रतिशत” को सट्टामा “One Year Benchmark Interest* दरमा ०.७५ (शुन्य दशमलव सात पाँच) प्रतिशत” कायम गरी संशोधन गरिएको छ ।

नोट: “*Benchmark Interest” भन्नाले देहायबमोजिम सम्झनु पर्छ :

- (क) USD मा अंकित नयाँ ऋणको लागि Secured Overnight Financing Rate (SOFR), GBP मा अंकित नयाँ ऋणको लागि Sterling Overnight Interbank Average Rate (SONIA), CHF मा अंकित नयाँ ऋणको लागि Swiss Average Rate Overnight (SARON), JPY मा अंकित नयाँ ऋणको लागि Tokyo Overnight Average Rate (TONA) र EUR मा अंकित नयाँ ऋणको लागि Euro Short-term Rate (€STER) ।
- (ख) साविकको ऋण-सम्भौतामा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् LIBOR को सट्टामा Fallback Provisions व्यवस्था भएको हकमा सोही बमोजिम हुनेछ । तर, त्यस्तो Fallback Provisions मा SOFR, SONIA, SARON, TONA वा €STER उल्लेख भएमा साविकको LIBOR मा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम All-in-cost 50 basis points मार्जिन थप गर्न सकिनेछ ।

(ग) साबिकको ऋण-सम्भौतामा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् LIBOR को सट्टामा Fallback Provisions व्यवस्था नभई त्यस्तो ऋण USD मा अंकित भई LIBOR Benchmark ब्याजदर Overnight, 1 month, 3 months, 6 months वा 12 months अवधि भएको हकमा तारिख ३० जुन २०२३ सम्म (त्यस्तो LIBOR Benchmarks प्रकाशन भएको हकमा) साबिक बमोजिम हुनेछ। साथै, त्यस्तो विदेशी ऋण Tough Legacy Contracts अन्तर्गतका GBP तथा JPY मा अंकित भई LIBOR Benchmark ब्याजदर 1 month, 3 months वा 6 months अवधि भएको हकमा तारिख ३१ डिसेम्बर २०२२ सम्म Synthetic Methodology बाट गणना हुने LIBOR (त्यस्तो LIBOR Benchmarks प्रकाशन भएको हकमा) बमोजिम हुनेछ।

(घ) माथि खण्ड (ख) र (ग) अन्तर्गत नपर्ने साबिकको ऋण-सम्भौताको हकमा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् LIBOR को सट्टामा साबिककै अवधिसँग मेल खाने SOFR (USD मा अंकित ऋणको लागि), SONIA (GBP मा अंकित ऋणको लागि), SARON (CHF मा अंकित ऋणको लागि), TONA (JPY मा अंकित ऋणको लागि) र €STER (EUR मा अंकित ऋणको लागि) Benchmark Interest Rate लागू हुनेछ र सो गर्दा LIBOR मा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम All-in-cost 50 basis points मार्जिन थप गर्न सकिनेछ।



भवदीय,

(Handwritten signature)

(गोविन्द प्रसाद नागिला)
का.मु. कार्यकारी निर्देशक

बोधार्थ:

१. श्री गभर्नरको कार्यालय ।
२. श्री डेपुटी गभर्नरको कार्यालय ।
३. नेपाल सरकार, परराष्ट्र मन्त्रालय ।
४. नेपाल सरकार, लगानी बोर्डको कार्यालय ।
५. नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा ।
६. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग ।
७. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय ।
८. श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
९. श्री नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग ।
१०. श्री नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभाग ।
११. श्री नेपाल राष्ट्र बैंक, वित्त कम्पनी सुपरिवेक्षण विभाग ।
१२. श्री नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग ।
१३. श्री नेपाल राष्ट्र बैंक, आन्तरिक लेखा परीक्षण विभाग ।
१४. श्री नेपाल उद्योग वाणिज्य महासंघ ।
१५. श्री नेपाल उद्योग परिसंघ ।
१६. श्री नेपाल चेम्बर अफ कमर्स ।
१७. श्री नेपाल बैंकर्स संघ ।
१८. श्री डेभलपमेण्ट बैंकर्स एसोसिएसन ।
१९. श्री नेपाल वित्तीय संस्था संघ ।
२०. श्री नेपाल लघुवित्त बैंकर्स संघ ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८
(अनुसूची-१० मा गरिएको पहिलो संशोधनसहित)



नेपाल राष्ट्र बैंक
केन्द्रीय कार्यालय
विदेशी विनिमय व्यवस्थापन विभाग
२०७८

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८

विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा व्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्नेलगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवम् आर्थिक क्रियाकलापहरू सहज रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न वाञ्छनीय भएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले देहायका विनियमहरू बनाएको छ ।

परिच्छेद - १ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यस विनियमावलीको नाम “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” रहेको छ ।

(२) यो विनियमावली तुरुन्त प्रारम्भ हुनेछ । *

२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विनियमावलीको प्रयोजनको लागि :

(क) “एकाई” भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ३७ बमोजिम स्थापना भएको एकल विन्दु सेवा केन्द्रमा रहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग अन्तर्गतको विदेशी विनिमय सहजीकरण एकाईलाई सम्भन्नु पर्छ ।

(ख) “एकाई संयोजक” भन्नाले नेपाल राष्ट्र बैंकबाट खटाइएको एकाईको प्रमुखलाई सम्भन्नु पर्छ ।

(ग) “ऋणको स्रोत” भन्नाले देहायबमोजिम सम्भन्नु पर्छ :

(१) विदेशी ऋणदाता संस्थाको हकमा संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्जातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा ।

तर, अमेरिकी डलर १० लाख वा सोबराबरको विदेशी मुद्राभन्दा कम रकमको ऋणको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी ऋणदाताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन ।

*नेपाल राष्ट्र बैंक सञ्चालक समितिको मिति २०७८/०२/१७ मा बसेको ५/२०७८औं बैठकबाट स्वीकृत भएको ।

- (२) विदेशी ऋणदाता प्राकृतिक व्यक्ति भएको अवस्थामा निज र/वा निजको परिवारको सदस्यको स्वामित्वमा रहेको खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्जातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा ।
- (घ) “प्रविधि हस्तान्तरण” भन्नाले उद्योग र विदेशी लगानीकर्ताबीच देहायको कुराको सम्बन्धमा सम्झौता गरी गरिने प्रविधिको हस्तान्तरण सम्झनु पर्छ :
- (१) पेटेण्ट, डिजाइन, ट्रेडमार्क, व्यापारिक ख्याती (गुडवील), प्राविधिक विशिष्टता, सुत्र (फर्मुला), प्रक्रिया,
- (२) उपयोगको इजाजत (युजर्स लाइसेन्स), प्राविधिक जानकारी प्रदान (नो हाउ शेयरिङ्ग) वा प्राविधिक ज्ञानको प्रयोग (फ्रेन्चाइज),
- (३) वैदेशिक प्राविधिक सल्लाहकार, व्यवस्थापन तथा बजार सेवा उपलब्ध गराउने वा अन्य प्राविधिक सीप वा ज्ञान ।
- (ङ) “बैंक तथा वित्तीय संस्था” भन्नाले प्रचलित कानूनबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्ने उद्देश्यले स्थापना भएको संस्थालाई सम्झनु पर्छ ।
- (च) “राष्ट्र बैंक” भन्नाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम संस्थापना भएको नेपाल राष्ट्र बैंक सम्झनु पर्छ ।
- (छ) “लगानीको स्रोत” भन्नाले देहायबमोजिम सम्झनु पर्छ :
- (१) विदेशी लगानीकर्ता संस्थाको हकमा संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लिखित खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्जातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा ।
- तर, अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी लगानीकर्ताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन ।
- (२) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्तिको हकमा निज र/वा निजको परिवारको सदस्यको स्वामित्वमा रहेको खुद सम्पत्ति (Net-Worth) वा बैंक मौज्जातलगायतको तरल सम्पत्ति तथा उपयोग गर्न बाँकी रहेको स्वीकृत कर्जा सीमा ।
- (ज) “विदेशी ऋणदाता” भन्नाले विदेशी ऋण प्रदान गर्ने विदेशी बैंक तथा वित्तीय संस्था, विदेशी सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न

स्वीकृति प्राप्त गरेका लगानी कम्पनी, पेन्सन फण्ड, हेज फण्ड, अन्तर्राष्ट्रिय संस्था, विदेशी लगानीमा स्थापित कम्पनी/उद्योगका प्यारेण्ट कम्पनी/प्यारेण्ट कम्पनीको समूह, होलिडिङ्ग कम्पनी वा होलिडिङ्ग कम्पनी अन्तर्गतका अन्य कम्पनीहरूको समूह, विदेशी फर्म, कम्पनी तथा संस्थालगायतका ऋण प्रदायक, विदेशी व्यक्ति, गैर आवासीय नेपालीलाई सम्झनु पर्छ ।

- (भक) “विदेशी मुद्रा” भन्नाले नेपाली मुद्रा बाहेक अन्य मुद्रा सम्झनु पर्छ र सो शब्दले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रकम भिक्ने विशेष अधिकार (स्पेशल ड्रइङ्ग राइट्स), एशियन करेन्सी युनिट, युरोपियन करेन्सी युनिट तथा राष्ट्र बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको अन्य उपकरण समेतलाई जनाउँछ ।
- (ज) “विदेशी लगानी” भन्नाले विदेशी लगानीकर्ताले उद्योग वा कम्पनीमा गरेको देहायको लगानी सम्झनु पर्छ :
- (१) विदेशी मुद्रामा गरिने शेयर लगानी,
 - (२) उद्योगमा विदेशी मुद्रा वा शेयरबाट प्राप्त लाभांश रकमको पुनःलगानी,
 - (३) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ६ बमोजिम गरेको लिज लगानी (लिज फाइनान्स),
 - (४) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ९ बमोजिम पुँजी लगानी कोषमा गरेको लगानी,
 - (५) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १० बमोजिम धितोपत्रको दोस्रो बजार मार्फत सूचीकृत धितोपत्रमा गरेको लगानी,
 - (६) नेपालमा संस्थापना भएको कम्पनीको शेयर वा सम्पत्ति खरिद गरी भएको लगानी,
 - (७) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ११ बमोजिम नेपालमा संस्थापित उद्योग वा कम्पनीले विदेशी पुँजी बजारमा धितोपत्र जारी गरी बैकिङ्ग प्रणाली मार्फत प्राप्त भएको लगानी,
 - (८) प्रविधि हस्तान्तरणद्वारा भएको लगानी, वा
 - (९) नेपालमा उद्योग स्थापना र विस्तार गरी कायम भएको लगानी ।
- (ट) “विदेशी लगानीकर्ता” भन्नाले विदेशी लगानी गर्ने विदेशी व्यक्ति, फर्म, कम्पनी, गैर आवासीय नेपाली वा विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्था वा अन्य यस्तै प्रकारका संगठित संस्थालाई सम्झनु पर्छ र सो शब्दले विदेशी लगानीकर्ता कुनै संस्थागत विदेशी लगानीकर्ता भएमा त्यस्तो संस्थाको अन्तिम हिताधिकारीलाई समेत जनाउँछ ।

- (ठ) “विदेशी लगानी स्वीकृत गर्ने निकाय” भन्नाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १७ बमोजिमको निकाय सम्झनु पर्छ ।
- (ड) “विदेशी विनिमय” भन्नाले विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने सबै किसिमको निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने अन्तर्राष्ट्रिय प्रचलनमा रहेको चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, क्रेडिटकार्ड, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले आवश्यकता अनुसार सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिएको अन्य जुनसुकै मौद्रिक उपकरण समेतलाई जनाउँछ ।
- (ढ) “विभाग” भन्नाले नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागलाई सम्झनु पर्छ ।
- (ण) “सम्बन्धित निकाय” भन्नाले व्यक्ति, फर्म, कम्पनी, उद्योग, संस्थाको नियमन, सहजीकरण, निरीक्षण, सुपरिवेक्षण गर्ने प्रचलित कानूनबाट अधिकारप्राप्त निकाय सम्झनु पर्छ ।

परिच्छेद - २

विदेशी लगानी भित्र्याउने र लेखाङ्कन गर्ने व्यवस्था

३. **सम्भाव्यता अध्ययन र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा भित्र्याउने सम्बन्धमा:** (१) विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन/भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुने छैन ।
- (२) उप-विनियम (१) बमोजिमको रकम विदेशी लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको ३ प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरेबमोजिम विदेशी लगानीमा गणना गर्न सकिनेछ र सोको लेखाङ्कन विनियम ५ बमोजिम गराउनु पर्नेछ । तर, विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन सकिने छैन ।
- (३) उप-विनियम (१) बमोजिमको रकम बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछ । उक्त रकम जम्मा गरिदिन इच्छुक विदेशी लगानीकर्ता र निजको आधिकारिक स्थानीय प्रतिनिधि भए निजबाट बैंक तथा वित्तीय संस्थाले **अनुसूची-१** को ढाँचामा निवदेन लिनु पर्नेछ ।
४. **राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने :** (१) विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी

मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुने छैन । तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व, **अनुसूची-२** को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ ।

- (२) उप-विनियम (१) बमोजिम नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले **अनुसूची-३** बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।
- (३) विनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले **अनुसूची-४** मा उल्लिखित कागजातसाथ एकाईमा निवेदन पेश गर्नुपर्नेछ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग/कम्पनीको खातामा जम्मा गर्नेछ ।
- (४) उप-विनियम (१), (२) र (३) बमोजिम र विनियम ३ को उप-विनियम (१) बमोजिमको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले **अनुसूची-५** को ढाँचामा प्रमाणपत्र जारी गर्नुपर्नेछ ।

५. **विदेशी लगानीको लेखाङ्कन गराउनु पर्ने** : (१) विनियम ३ र विनियम ४ बमोजिम नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम र प्रचलित कानूनबमोजिमको विदेशी लगानीलाई लेखाङ्कन गराउन विदेशी लगानी भएको कम्पनी/उद्योग वा विदेशी लगानीकर्ताले **अनुसूची-६** बमोजिमका कागजातहरू संलग्न गरी विदेशी मुद्रा भित्रिएको वा विदेशी लगानी भएको छ महिनाभित्र **अनुसूची-७** को ढाँचामा एकाईमा निवेदन पेश गर्नुपर्नेछ ।

- (२) यो विनियमावली लागू हुनुपूर्व भित्रिएको विदेशी लगानी बापतको रकम वा प्रचलित व्यवस्थाबमोजिम भएको विदेशी लगानी तर लेखाङ्कन भइनसकेको हकमा त्यस्तो रकम/लगानी लेखाङ्कनको लागि समेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र उप-विनियम (१) बमोजिमका कागजात सहित एकाईमा निवेदन पेश गर्नुपर्नेछ ।
- (३) उप-विनियम (१) र (२) बमोजिमका सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले सात कार्य दिनभित्र राष्ट्र बैंकले लेखाङ्कनसम्बन्धी निर्णय गरी **अनुसूची-८** बमोजिमको लेखाङ्कनको प्रमाणपत्र उपलब्ध गराउने छ ।

परिच्छेद - ३

विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति

६. **विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृति** : (१) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरू

बमोजिम देहायका विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही सुविधाका लागि राष्ट्र बैंकबाट स्वीकृति प्रदान गरिने छ :-

- (क) विदेशी लगानीको शेयर बिक्रीबाट प्राप्त रकम,
- (ख) विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश बापतको रकम,
- (ग) उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसन पश्चात सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम,
- (घ) प्रविधि हस्तान्तरण सम्भौता अन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम,

तर, शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योग बाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुनेछ ।

- (ङ) लिज लगानी अन्तर्गत लिज भाडा (लिज रेन्ट) रकम,
- (च) नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानूनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जाना वा क्षतिपूर्ति बापतको रकम,
- (छ) प्रचलित कानूनबमोजिम फिर्ता लैजान पाउने रकम ।

- (२) उप-विनियम (१) बमोजिमको लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनी/उद्योगले **अनुसूची-९** बमोजिमका कागजातहरू संलग्न गरी एकाईमा निवेदन पेश गर्नुपर्नेछ ।
- (३) विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति/सिफारिसको आधारमा गरिनेछ । तर, विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति/सिफारिस उपलब्ध नहुने प्रकृतिको कारोबार वा शाखा कार्यालयहरूमार्फत हुने कारोबारसँग सम्बन्धित सटही सुविधा आवश्यक प्रमाण र औचित्यको आधारमा राष्ट्र बैंकबाट विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान सटही सुविधा प्रदान गर्न सकिनेछ ।
- (४) उप-विनियम (२) र (३) बमोजिम सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ ।
- (५) उप-विनियम (४) बमोजिम विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजानको लागि विदेशी मुद्राको सटही स्वीकृति प्रदान गर्दा जुन विदेशी लगानीकर्ता र देशबाट विदेशी लगानी भित्रिएको हो सोही विदेशी लगानीकर्ताको नाममा रहेको बैंक खातामा रकम

जम्मा हुने गरी सामान्यतया सोही देशमा विदेशी लगानी तथा आर्जित रकम फिर्ता हुने गरी विदेशी मुद्राको सटही स्वीकृति प्रदान गरिनेछ ।

परिच्छेद - ४

विदेशी ऋणको स्वीकृति र लेखाङ्कन

७. **विदेशी ऋणको पूर्वस्वीकृति लिनुपर्ने:** (१) प्रचलित कानूनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले नेपाल बाहिरबाट **अनुसूची-१०** मा उल्लिखित व्यवस्थाको अधीनमा रही भारतीय रुपैयाँ वा परिवर्त्य विदेशी मुद्रामा ऋण लिनु परेमा राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु पर्नेछ ।
- (२) उप-विनियम (१) बमोजिमको विदेशी ऋण लिनका लागि **अनुसूची-११** बमोजिमका कागजातहरू संलग्न गरी एकाई वा विभागमा निवेदन पेश गर्नुपर्नेछ ।
- (३) उप-विनियम (२) बमोजिम सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र सोसम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिनेछ ।
- (४) उप-विनियम (३) बमोजिम स्वीकृत विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थाले **अनुसूची-१२** को ढाँचामा प्रमाणपत्र जारी गर्नुपर्नेछ ।
८. **विदेशी ऋणको लेखाङ्कन गराउनु पर्ने :** (१) विनियम ७ बमोजिम नेपाल भित्रिएको विदेशी ऋणलाई लेखाङ्कन गराउनु ऋणीले **अनुसूची-१३** बमोजिमका कागजातहरू संलग्न गरी विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र **अनुसूची-१४** बमोजिमको ढाँचामा एकाई वा विभागमा निवेदन पेश गर्नुपर्नेछ ।
- (२) यो विनियमावली लागू हुनुपूर्व भित्रिएको तर लेखाङ्कन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखाङ्कनका लागि समेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र उप-विनियम (१) बमोजिमको कागजात सहित एकाई वा विभागमा निवेदन पेश गर्नुपर्नेछ ।
- (३) उप-विनियम (१) र (२) बमोजिम सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले सात कार्य दिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी **अनुसूची-१५** बमोजिमको लेखाङ्कनको प्रमाणपत्र उपलब्ध गराउनेछ ।

परिच्छेद - ५

विदेशी ऋणको भुक्तानी

९. **विदेशी ऋण भुक्तानीका लागि विदेशी मुद्राको सटही सुविधा :** (१) विनियम ७ बमोजिम राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेका तथा विनियम ८ बमोजिम राष्ट्र बैंकमा लेखाङ्कन भई राष्ट्र बैंकबाट स्वीकृति भएको भुक्तानी तालिकामा उल्लिखित साँवा तथा ब्याज भुक्तानीको लागि

आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिनेछ ।
उक्त सटही सुविधाको लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन ।

- (२) उप-विनियम (१) बमोजिम विदेशी ऋण भुक्तानीको लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधाका लागि सम्बन्धित ऋणीले **अनुसूची-१६** बमोजिमका कागजातहरू संलग्न गरी बैंक तथा वित्तीय संस्थामा निवेदन पेश गर्नुपर्नेछ ।
- (३) उप-विनियम (२) बमोजिम सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले सात कार्य दिनभित्र बैंक तथा वित्तीय संस्थाले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनुपर्नेछ ।
- (४) उप-विनियम (३) बमोजिम विदेशी ऋण भुक्तानी गर्दा जुन विदेशी ऋणदाता र देशबाट विदेशी ऋण भित्रिएको हो सोही विदेशी ऋणदाताको नाममा रहेको बैंक खातामा रकम जम्मा हुने गरी सामान्यतया सोही देशमा विदेशी ऋणको भुक्तानी हुनु पर्नेछ ।

परिच्छेद - ६

विविध

१०. **प्रचलित व्यवस्थाबमोजिम हुने** : यो विनियमावली बमोजिम नेपाल भित्र्याइने/भित्रिएको र नेपालबाट बाहिर पठाइने/पठाइएको विदेशी मुद्रा गैरकानूनी ठहरिएमा वा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना नभएको पाइएमा प्रचलित कानूनबमोजिम हुनेछ ।
११. **रकम स्थानान्तरण गर्ने** : (१) यो विनियमावली बमोजिम विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्था र विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्था फरक परेमा विदेशी मुद्रा प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थाले विदेशी लगानी वा विदेशी ऋण प्राप्त गर्ने प्राकृतिक व्यक्ति/फर्म/कम्पनी/संस्थाको खाता रहेको बैंक तथा वित्तीय संस्थामा जुन मुद्रामा विदेशी लगानी वा विदेशी ऋण बापतको रकम प्राप्त भएको हो सोही मुद्रामा नै स्थानान्तरण गर्नुपर्नेछ । यसरी रकम स्थानान्तरण गर्दा विदेशी लगानी वा विदेशी ऋण बापत प्राप्त भएको विदेशी मुद्रामा कुनै प्रकारको शुल्क/कमिसन वा फि बापत रकम कट्टा गरेको भएमा सो रकम समेत स्पष्ट रूपमा खुलाई स्थानान्तरण गर्नुपर्नेछ ।
 - (२) यो विनियमावली बमोजिम भित्रिएको विदेशी मुद्रालाई जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाले नेपाली रुपैयाँमा गर्नुपर्नेछ । तर, रकम भित्र्याउने फर्म, कम्पनी, वा संस्थाको हकमा प्राप्त रकममध्ये केही रकम सम्बन्धित परिवर्त्य विदेशी मुद्रामा नै खाता खोली जम्मा गरिदिन निवेदन प्राप्त हुन आएमा बैंक तथा वित्तीय संस्थाले सोही बमोजिम जम्मा गरिदिन सक्नेछन् ।

१२. **विवरण पेश गर्ने** : यो विनियमावली बमोजिम नेपाल भित्रिएको विदेशी मुद्रा र नेपालबाट बाहिरिएको विदेशी मुद्रालगायतका विवरणहरू समावेश गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा प्रत्येक त्रयमास समाप्त भएको १५ दिन भित्र **अनुसूची-१७** बमोजिमको विवरण विभाग वा विभागले तोकबमोजिम पेश गर्नुपर्नेछ ।
१३. **प्रतिवेदन तयार गर्ने** : यो विनियमावली बमोजिम भए गरेका सम्पूर्ण कार्यहरूलाई समेटेर विभागले अर्धवार्षिक रूपमा प्रतिवेदन तयार गर्नेछ ।
१४. **अख्तियारको प्रत्यायोजन** : यो विनियमावली बमोजिम राष्ट्र बैंकबाट सम्पादन हुने कार्यहरूका लागि **अनुसूची-१८** बमोजिम अख्तियारको प्रत्यायोजन गरिएको छ ।
१५. **विभागले समेत कार्य सम्पादन गर्न सक्ने** : यस विनियमावलीमा एकाईबाट सम्पादन हुने भनी उल्लिखित कार्यहरू आवश्यकतानुसार विभागले समेत सम्पादन गर्न सक्नेछ ।
१६. **विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण समिति**: (१) विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनलाई सहजीकरण तथा समन्वय गर्न देहायबमोजिमको विदेशी लगानी तथा विदेशी ऋण सहजीकरण समिति गठन गरिएको छ :
- | | | |
|-----|--|-------------|
| (क) | डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक (विभाग हेर्ने) | -संयोजक |
| (ख) | डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक | -सदस्य |
| (ग) | कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग | -सदस्य |
| (घ) | सह-सचिव, अर्थ मन्त्रालय | -सदस्य |
| (ङ) | सह-सचिव, लगानी बोर्डको कार्यालय | -सदस्य |
| (च) | सह-सचिव, परराष्ट्र मन्त्रालय | -सदस्य |
| (छ) | महानिर्देशक, उद्योग विभाग | -सदस्य |
| (ज) | निर्देशक, नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग | -सदस्य-सचिव |
- (२) उल्लिखित पदेन सदस्यहरू बाहेक संयोजकले आवश्यकतानुसार बढीमा ३ जना विज्ञलाई बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । समितिको बैठक कम्तीमा त्रैमासिक रूपमा बस्नेछ । बैठकसम्बन्धी कार्यविधि समिति आफैँले तय गरेबमोजिम हुनेछ । समितिको सचिवालय विभागमा रहनेछ ।
- (३) विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
- | | |
|-----|---|
| (क) | विदेशी लगानी तथा विदेशी ऋणसम्बन्धी नीतिगत, कानूनी, संस्थागत र प्रक्रियागत संरचना एवम् कार्य प्रणालीको नियमित समीक्षा गरी आवश्यकतानुसार सुधार गर्न राष्ट्र बैंकमार्फत नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने । |
|-----|---|

- (ख) विदेशी लगानीकर्ता, ऋणदाता, ऋणी तथा सरोकारवाला व्यक्ति/निकायको गुनासो सुनुवाई गरी समस्या समाधान गर्ने/गराउने तथा मातहतका निकायलाई मार्गदर्शन गर्ने ।
- (ग) विदेशी लगानी तथा विदेशी ऋणसम्बन्धी कुनै कानूनको कार्यान्वयनमा कुनै बाधा, अड्काउ वा द्विविधा उत्पन्न भएमा त्यसको समाधानको लागि सहजीकरण एवम् आवश्यकतानुसार निर्देशन प्रदान गर्ने ।
- (घ) विदेशी लगानी तथा विदेशी ऋणका सम्बन्धमा विभिन्न निकायबीच आवश्यक समन्वय तथा सहजीकरण गर्ने/गराउने ।
- (ङ) अन्य देशहरूले अवलम्बन गरेका विदेशी लगानीसम्बन्धी नीति, नियम तथा प्रक्रिया अध्ययन गरी सुझाव दिने ।
- (च) आवश्यक अन्य कार्यहरू गर्ने/गराउने ।

१७. **बाधा अड्काउ फुकाउने** : यस विनियमावलीको कार्यान्वयनमा कुनै बाधा अड्काउ आइपरेमा त्यस्तो बाधा अड्काउ गभर्नरले फुकाउन सक्नेछ ।

१८. **अनुसूचीमा हेरफेर वा थपघट**: गभर्नरले अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।

१९. **खारेजी तथा बचाउ** :

- (१) यस विनियमावलीका व्यवस्थाहरूसँग नेपाल राष्ट्र बैंकका निर्देशिकाहरू वा अन्य विनियमावलीहरूमा उल्लिखित व्यवस्थाहरू बाभिएको हदसम्म यसै विनियमावली बमोजिम हुनेछ ।
- (२) विदेशी लगानी तथा विदेशी ऋणसम्बन्धी राष्ट्र बैंकबाट जारी भएका देहायका सूचना तथा परिपत्र खारेज गरिएको छ । उक्त सूचना तथा परिपत्राबमोजिम भए गरेका काम कारबाही यसै विनियमावली बमोजिम भए गरेको मानिने छ ।
 - (क) मिति २०६८/१२/२१ मा परिमार्जन सहित जारी गरिएको नेपाल बाहिरबाट विदेशी विनिमयमा लिने/दिने ऋणसम्बन्धी व्यवस्था ।
 - (ख) मिति २०६९/१०/०९ को निर्णयानुसार जारी भएको प्रत्यक्ष वैदेशिक लगानी, पुँजी, ऋण, ब्याज, तथा लाभांशसम्बन्धी सूचना (संशोधन सहित) ।
 - (ग) मिति २०७१/११/११ मा जारी भएको विदेशी लगानी तथा ऋणको लेखाङ्कनसम्बन्धी सूचना ।
 - (घ) मिति २०७३/१२/३१ मा जारी भएको विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने, लेखाङ्कन गराउने र लाभांश लैजान दिइएको स्थायी सटही अनुमतिपत्र बारेको सूचना ।

- (ड) मिति २०७५/०३/३२ मा जारी भएको पूर्वाधार विकास निर्माणका आयोजनाहरूले विदेशबाट अल्पकालीन सापटी ल्याउन पाउने व्यवस्थासम्बन्धी सूचना ।
- (च) मिति २०७५/११/१५ मा जारी भएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भारतीय मुद्रामा ऋण लिन सक्ने व्यवस्थासम्बन्धी सूचना ।
- (छ) मिति २०७६/०५/२३ मा जारी भएको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्थासम्बन्धी सूचना ।
- (ज) मिति २०७६/०५/२३ मा जारी भएको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूले परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्थासम्बन्धी सूचना ।
- (झ) मिति २०७६/११/२९ मा जारी भएको नेपाली नागरिक, फर्म तथा संस्थाहरूले विदेशबाट ऋण लिन पाउने सम्बन्धी सूचना ।
- (ञ) विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्र-२०७६ को एकीकृत इ.प्रा. परिपत्र : २३/२०७६ को दफा १ र २ ।
- (ट) मिति २०७७/०९/२९ मा जारी भएको विदेशी ऋणसम्बन्धी सूचना ।
- (ठ) एकल विन्दु सेवा केन्द्र, विदेशी विनिमय सहजीकरण एकाईको कार्य सञ्चालन कार्यविधि, २०७६ ।

अनुसूची-१

विनियम ३ को उप-विनियम (३) सँग सम्बन्धित
सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा खातामा जम्मा गर्नेसम्बन्धी निवेदन

Date:

The Manager

..... (Name of the Bank and Financial Institution)

.....(Name of Branch/Office)

.....(Address)

Subject: Application to Deposit Amount

Dear Madam/Sir,

Please deposit the amount in the below mentioned account, which has been remitted to your good bank for the purpose of feasibility study, preliminary/pre-operating expenses of company/industry related to foreign investment in Nepal, with following details:

A. Details of Sender:

1. Country:	
2. Bank and financial institution:	
3. Address of the bank and financial institution:	
4. Account name:	
5. Account number:	

B. Details of Beneficiary:

1. Account name:	
2. Account number:	
3. Amount in FCY:	


It is hereby declared that the said fund, the undersigned applicant, and the account name where the fund is to be deposited comply with the following:

- Legal source and legal use.
- Prevailing Nepali and international legal provisions on Assets (Money) Laundering Prevention and Combating Financing of Terrorism related activities.
- Is not blacklisted by Credit Information Bureau of Nepal.
- Prevailing taxation laws of Nepal and the country of origin of the funds.
- Non-misuse of foreign exchange.
- The funds shall not be repatriated from Nepal in case the foreign investment could not be made.
- The account name in Nepali bank and financial institution where the fund is to be deposited is the authorized local agent of interested foreign investor, if any.

Attached are the following documents:

- Notarised copy of identification documents of interested foreign investor.
- Copy of identification documents of authorized local agent of interested foreign investor, if any.
- Notarised copy of agency agreement, if any.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/Cell No.:	

अनुसूची-२

विनियम ४ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी मुद्रा भित्र्याउनु पूर्व राष्ट्र बैंकलाई दिइने लिखित जानकारी

Date:

Nepal Rastra Bank
Foreign Exchange Facilitation Unit
One Stop Services Center
Kathmandu, Nepal

Subject: Information to Remit Foreign Currency for Approved Foreign Investment in Nepal

Dear Madam/Sir,

We have received approval of foreign investment in Nepal from , as follows:

Name of the company/industry having approval for foreign investment	
Approved amount of foreign investment	
Area/Sector of Investment	


Please be informed that we are planning to remit the approved foreign investment in accordance with Section 16, Sub-Section (1) of Foreign Investment and Technology Transfer Act, 2019.

It is hereby declared that the said foreign currency and the undersigned applicant comply with the following:

1. Legal source and legal use.
2. Prevailing Nepali and international legal provisions on Assets (Money) Laundering Prevention and Combating Financing of Terrorism related activities.
3. Is not blacklisted by Credit Information Bureau of Nepal.
4. Prevailing taxation laws of Nepal and the country of origin of the funds.
5. Non-misuse of foreign exchange.

Attached is the copy of approval of foreign investment in Nepal.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/Cell No.:	

Note:

This information can be submitted electronically to the following email:

अनुसूची-३

विनियम ४ को उप-विनियम (२) सँग सम्बन्धित

बैंक तथा वित्तीय संस्थाले यकिन गर्नुपर्ने कागजातहरू

अ) **विदेशी लगानी प्राप्त गर्ने कम्पनी/उद्योगसम्बन्धी कागजातहरू:**

१. रकम जम्मा गरिदिने सम्बन्धी निवेदन,
२. सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रतिलिपि,
३. विदेशी लगानी स्वीकृतिको प्रतिलिपि,
४. कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण ।

आ) **विदेशी लगानीकर्तासम्बन्धी कागजातहरू:**

(क) संस्थागत विदेशी लगानीकर्ताको हकमा:

१. संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
२. पछिल्लो लेखापरीक्षण प्रतिवेदन को प्रमाणित प्रतिलिपि (तर, अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी लगानीकर्ताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन),
३. अन्तिम हिताधिकारीको पहिचान खुल्ने कागजात (धितोपत्र बजारमा सूचीकृत कम्पनीको हकमा आवश्यक नपर्ने),
४. लगानीको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
५. विदेशी लगानी गर्ने सम्बन्धमा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रमाणित प्रतिलिपि ।

(ख) प्राकृतिक विदेशी लगानीकर्ताको हकमा:

१. राहदानीको प्रमाणित प्रतिलिपि,
२. लगानीको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि ।

(ग) रकम पठाउने प्राकृतिक व्यक्ति विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृत विदेशी लगानीकर्ता नभएमा:

१. निजको राहदानीको प्रमाणित प्रतिलिपि,
२. लगानीको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
३. विदेशी लगानीकर्तासँग सम्बन्ध खुल्ने कागजातको प्रमाणित प्रतिलिपि ।

(घ) विदेशी लगानी स्वीकृति भए पश्चात विदेशी मुद्रा भित्र्याउने सम्बन्धी राष्ट्र बैंकलाई लिखित जानकारी दिएको पत्रको प्रतिलिपि (अनुसूची-२ बमोजिम) ।

नोट:

- १) बैंक तथा वित्तीय संस्थाले दोहोरो नपर्ने गरी उल्लिखित कागजातहरू माग गर्नुपर्नेछ ।
- २) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।
- ३) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

अनुसूची-४

विनियम ४ को उप-विनियम (३) सँग सम्बन्धित

शेयर स्वामित्व परिवर्तनमार्फत गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैकको पूर्व स्वीकृतिका लागि पेश गर्नुपर्ने कागजातहरू

अ) विदेशी लगानी हुने कम्पनी/उद्योगसम्बन्धी कागजातहरू:

१. विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल भित्र्याउने सम्बन्धी निवेदन,
२. सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रतिलिपि,
३. विदेशी लगानी स्वीकृतिको प्रतिलिपि,
४. कम्पनी/उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
५. व्यवसाय सञ्चालन इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार),
६. प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
७. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
८. कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण,
९. विदेशी लगानीसम्बन्धी सम्झौताको प्रमाणित प्रतिलिपि तथा स्वीकृत शेयर खरिदबिक्री सम्झौता (आवश्यकतानुसार) ।
१०. धितोपत्र बजारमा सूचीकृत नभएका संस्थाको शेयर बिक्रीको हकमा प्रति शेयर मूल्य खुल्ने लेखापरीक्षकबाट भएको सम्पत्ति र दायित्वको मूल्याङ्कन (Due Diligence Audit) को प्रतिलिपि,

आ) विदेशी लगानीकर्तासम्बन्धी कागजातहरू:

(क) विदेशी लगानीकर्ता संस्था भएमा:

१. संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
२. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि (तर, अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी लगानीकर्ताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन),
३. अन्तिम हिताधिकारीको पहिचान खुल्ने कागजात (धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको हकमा आवश्यक नपर्ने),
४. लगानीको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
५. विदेशी लगानी गर्ने सम्बन्धमा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रमाणित प्रतिलिपि ।

(ख) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्ति भएमा:

१. राहदानीको प्रमाणित प्रतिलिपि,
२. लगानीको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि ।

(ग) रकम पठाउने प्राकृतिक व्यक्ति स्वीकृत विदेशी लगानीकर्ता नभएमा:

१. निजको राहदानीको प्रमाणित प्रतिलिपि,
२. लगानीको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
३. विदेशी लगानीकर्तासँग सम्बन्ध खुल्ने कागजातको प्रमाणित प्रतिलिपि ।

नोट:

- १) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।
- २) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।
- ३) धितोपत्र बजारमा सूचीकृत कम्पनी/उद्योगमा प्रचलित कानूनाबमोजिम धितोपत्र बजारमार्फत शेयर खरिदबाट भएको विदेशी लगानीको हकमा सो प्रमाणित हुने कागजात पेश भएमा त्यस्तो सूचीकृत उद्योग/कम्पनीको हकमा खण्ड अ) अन्तर्गतका बुँदा नं. २, ४, ५, ६, ७ र ८ मा उल्लिखित कागजात आवश्यक नपर्ने ।

अनुसूची-५
विनियम ४ को उप-विनियम (४) सँग सम्बन्धित
विदेशी मुद्रा भित्र्याए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रमाणपत्र

(To be issued by Head/Corporate Office only, on Letter Head of Certificate Issuing Bank and Financial Institution with following details)

Name of Bank and Financial Institution

Corporate/Head Office

Address:

Website:

SWIFT Code:

Telephone No.:

Facsimile No.:

Date:

Reference Number:

Serial Number:

To,

Name of Nepali company/industry having approval of foreign investment or prospective investor or authorized local agent, as applicable Address of Nepali company/industry or of prospective investor or authorized local agent, as applicable


Subject: Certificate for Inflow of Foreign Currency Pertaining to Foreign Investment

Dear Madam/Sir,

This certificate has been issued for inflow of foreign currency pertaining to foreign investment, with following details:

1	Foreign Investor(s) or prospective investor or authorized local agent, as applicable	
	a) Name of foreign investor(s) or prospective investor or authorized local agent, as applicable	
	b) Address of foreign investor(s) or of prospective investor or authorized local agent, as applicable	
2	Foreign Investment Approved Amount (Not applicable for feasibility study, preliminary/pre-operating expenses)	
	a) Approved amount in Rs.	
	b) Equivalent amount in FCY	
3	Registration number of Nepali company/industry (Not applicable for feasibility study, preliminary/pre-operating expenses)	
4	Foreign currency remitted by the foreign investor or prospective investor or authorized local agent, as applicable	
5	Equivalent Nepali Rupees	
6	Details of Agency Bank:	
	a) Name of agency bank	
	b) Address of agency bank	
	c) Date	
	d) SWIFT Code	
	e) Transaction reference	
7	Foreign investment approval (Not applicable for feasibility study, preliminary/pre-operating expenses):	
	a) Foreign investment approving entity	
	b) Date of approval	

Seal/Stamp:



Authorized Signatory		Authorized Signatory	
Name:		Name:	
Designation:		Designation:	
Signature:		Signature:	
Email:		Email:	
Telephone /Cell No.:		Telephone /Cell No.:	

Copy to:

1. Nepal Rastra Bank, Central Office, Foreign Exchange Facilitation Unit, One Stop Services Center, Tripureshwor, Kathmandu, Nepal.
2. Foreign Investment Approving Entity of Government of Nepal, Department of Industry or Investment Board of Nepal, as appropriate.
3. Government of Nepal, Company Registrar's Office.

अनुसूची-६
विनियम ५ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी लगानीको लेखाङ्कनका लागि पेश गर्नुपर्ने कागजातहरू

(क) विदेशी लगानी भित्र्याउने नेपाली कम्पनी/उद्योगसम्बन्धी कागजात:

- १) लगानी लेखाङ्कन गर्नेसम्बन्धी सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रतिलिपि,
- २) विदेशी लगानी स्वीकृतिको प्रतिलिपि,
- ३) कम्पनी/उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- ४) व्यवसाय सञ्चालनको इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार),
- ५) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
- ६) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- ७) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
- ८) पछिल्लो कर चुक्ता वा कर विवरण पेश गरेको प्रमाणको प्रतिलिपि,
- ९) कम्पनी रजिष्ट्रारको कार्यालयबाट अद्यावधिक शेयरधनी दर्ता लगतको प्रतिलिपि (धितोपत्र बजारमा सूचीकृत कम्पनीको हकमा धितोपत्र बोर्डबाट इजाजतपत्रप्राप्त शेयर रजिष्ट्रारबाट प्रमाणित शेयर लगत),
- १०) विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल भित्रिएको सम्बन्धमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट जारी भएको प्रमाणपत्र तथा System Generated प्रमाण,
- ११) विदेशी लगानीसम्बन्धी सम्भौताको प्रमाणित प्रतिलिपि तथा स्वीकृत शेयर खरिद-बिक्री सम्भौता (आवश्यकतानुसार) ।

(ख) विदेशी लगानीकर्ता संस्थाको हकमा :

- १) संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- २) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि (तर, अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको लगानीको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी लगानीकर्ताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन),
- ३) अन्तिम हिताधिकारीको पहिचान खुल्ने कागजात (धितोपत्र बजारमा सूचीकृत कम्पनीको हकमा आवश्यक नपर्ने),
- ४) नेपालमा विदेशी लगानी गर्ने सम्बन्धमा सञ्चालक समिति वा अधिकारप्राप्त अधिकारीको निर्णयको प्रमाणित प्रतिलिपि ।

(ग) विदेशी लगानीकर्ता प्राकृतिक व्यक्तिको हकमा :

- १) राहदानीको प्रमाणित प्रतिलिपि ।

नोट:

- १) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।
- २) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।
- ३) धितोपत्र बजारमा सूचीकृत कम्पनी/उद्योगमा प्रचलित कानूनाबमोजिम धितोपत्र बजारमार्फत शेयर खरिदबाट भएको विदेशी लगानीको हकमा सो प्रमाणित हुने कागजात पेश भएमा त्यस्तो सूचीकृत उद्योग/कम्पनीको हकमा खण्ड क) को बुँदा नं. ३, ४, ५, ६, ७ र ८ मा उल्लिखित कागजात आवश्यक नपर्ने ।

अनुसूची-७
विनियम ५ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी लगानीको लेखाङ्कनका लागि एकाईमा पेश गरिने निवेदन

Date:

Nepal Rastra Bank
Foreign Exchange Facilitation Unit
One Stop Services Center
Kathmandu, Nepal

Subject: Application to Record Foreign Investment


Dear Madam/Sir,

We hereby apply for recording the foreign investment with following details:

1	Foreign Investor	
	a) Name	
	b) Address	
	c) Email ID	
	d) Website	
	e) Telephone/Cell No.	
2	Foreign Investment Approval	
	a) Approved amount in Rs.	
	b) Equivalent amount in FCY	
3	Foreign Investment Approving Entity	
4	Previously Recorded Foreign Investment (if any)	
	a) Number of Shares	
	b) Amount in Rs.	
5	Foreign Investment to be Recorded vide this Application	
	a) Number of Additional Shares	
	b) Amount in Rs.	
6	Inflow of Foreign Investment	
	a) Date	
	b) Name of Bank and Financial Institution	
	c) Amount in Foreign Currency	
	d) Amount in Rs.	
7	Details on Plough Back from Foreign Investment, if any	
	a)	
	b)	

Attached are the documents required for recording foreign investment as per the Bylaw 5.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/ Cell No.:	

Note: This information can be submitted electronically to the following email :

अनुसूची-द
विनियम ५ को उप-विनियम (३) सँग सम्बन्धित

विदेशी लगानी लेखाङ्कनको प्रमाणपत्र

पत्र संख्या:..... च.नं.....

मिति :

श्री

.....

विषय: विदेशी लगानी लेखाङ्कन गरिएको सम्बन्धमा ।

महाशय,

त्यस कम्पनी/उद्योगमा लगानी गर्ने प्रयोजनको लागि देहायबमोजिमको विदेशी लगानी भित्र्याई शेयर लगत समेत कायम भइसकेको देखिएकोले तदनुरूप विदेशी लगानी लेखाङ्कन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

क्र.सं.	विदेशी लगानकर्ता को नाम र ठेगाना (देश सहित)	यस अघि लेखाङ्कन भएको विदेशी लगानी		हाल लेखाङ्कन गरिएको विदेशी लगानी		हालसम्म लेखाङ्कन भएको कुल लगानी		विदेशी लगानी भित्रिएको विवरण				
		शेयर संख्या	रकम रु.	शेयर संख्या	रकम रु.	शेयर संख्या	रकम रु.	मिति	बैंक तथा वित्तीय संस्था	वि.मु. रकम	रकम रु.	

भवदीय,

(.....)

उप-निर्देशक

अनुसूची-९

विनियम ६ को उप-विनियम (२) सँग सम्बन्धित

लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि पेश गर्नुपर्ने कागजात

१. विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सम्बन्धमा विदेशी लगानी स्वीकृति गर्ने निकायबाट प्राप्त स्वीकृति,
२. लगानी तथा आर्जित रकम फिर्ता लैजान सटही स्वीकृति लिनेसम्बन्धी विदेशी लगानी भएको कम्पनी/उद्योगको साधारण सभा वा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रतिलिपि,
३. राष्ट्र बैंकमा विदेशी लगानी लेखाङ्कन भएको प्रमाणको प्रतिलिपि,
४. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
५. पछिल्लो कर चुक्ता वा कर विवरण पेश गरेको प्रमाणको प्रतिलिपि,
६. कम्पनी/उद्योग कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण,
७. नेपाली बैंक तथा वित्तीय संस्थाबाट भाखा नाघेको कर्जा नभएको, विदेशी मुद्राको अपचलन नगरेको/नगर्ने, तिर्न बाँकी कुनै पनि कर दायित्व नरहेको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना हुने र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने व्यहोरा सहितको निवेदकबाट स्वघोषणा,
८. प्रविधि हस्तान्तरण बापतको लाभको हकमा मान्यताप्राप्त लेखापरीक्षकबाट प्रविधि हस्तान्तरण सम्भौता बापतको रकम प्रमाणित भएको विवरणको प्रतिलिपि तथा सम्बन्धित लगानीकर्ताबाट जारी भएको बिल बीजक,
९. धितोपत्र बजारमा सूचीकृत नभएका संस्थाको शेयर बिक्रीको हकमा प्रति शेयर मूल्य खुल्ने लेखापरीक्षकबाट भएको सम्पत्ति र दायित्वको मूल्याङ्कन (Due Diligence Audit) को प्रतिलिपि,
१०. फिर्ता लैजाने रकममा नियमानुसार लाग्ने अग्रिम आयकर तथा मूल्य अभिवृद्धि कर दाखिला गरेको प्रमाण ।

नोट:

- (१) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।
- (२) धितोपत्र बजारमा सूचीकृत कम्पनी/उद्योगमा प्रचलित कानूनावमोजिम धितोपत्र बजारमार्फत शेयर बिक्रीबाट भएको विदेशी लगानी फिर्ताको हकमा सो प्रमाणित हुने कागजात पेश भएमा त्यस्तो सूचीकृत कम्पनी/उद्योगको लागि बुँदा नं. २, ४, ५ र ६ मा उल्लिखित कागजात आवश्यक नपर्ने ।

अनुसूची-१०^१

विनियम ७ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी ऋणसम्बन्धी व्यवस्था

सि.नं.	ग्राह्य ऋणी	ग्राह्य विदेशी ऋणदाता	विदेशी ऋणसम्बन्धी शर्त	ऋणको लागि निवेदन पेश गर्नुपर्ने निकाय
१	फर्म, कम्पनी, उद्योग वा संस्था (इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था बाहेक)	(क) विदेशस्थित बैंक तथा वित्तीय संस्था । (ख) विदेशस्थित सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त वित्तीय संस्था /कम्पनी । (ग) विदेशी संस्था /कम्पनी ।	ब्याजदर : (क) बढीमा One Year Benchmark Interest Rate*+ 6.0% p.a. । (ख) भारतबाट भारतीय रुपैयाँमा लिने ऋणको हकमा : • ग्राह्य ऋणदाता (क) बमोजिमको भएमा : शर्त (क) मा उल्लिखित ब्याजदर वा One Year Marginal Cost of funds based Lending Rate (MCLR) + 2% p.a. सम्म । • ग्राह्य ऋणदाता (ख) वा (ग) बमोजिमको भएमा : शर्त (क) मा उल्लिखित ब्याजदर वा भारतीय रिजर्व बैंकबाट प्रकाशित पछिल्लो विवरण अनुसारको औसत One Year Marginal Cost of funds based Lending Rate (MCLR) + 2% p.a. सम्म । (ग) चीनबाट चीनियाँ युआनमा लिने ऋणको हकमा : बढीमा One Year Loan Prime Rate (LPR) + 2% p.a. । (घ) चीनबाट चीनियाँ युआन बाहेक अन्य परिवर्त्य विदेशी मुद्रामा लिने ऋणको हकमा : शर्त (क) बमोजिमको ब्याजदर ।	विभाग
२	फर्म, कम्पनी, संस्था, तथा नेपाली नागरिक	विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली वा संघ/संस्था	१. सीमा : अमेरिकी डलर १० लाखसम्म र भारतको हकमा १० करोड भारतीय रुपैयाँसम्म । २. ब्याजदर: (क) निर्व्याजी वा बढीमा One Year Benchmark Interest Rate*+2.0% p.a. (ख) भारतबाट भारतीय रुपैयाँमा लिने ऋणको हकमा: शर्त (क) बमोजिमको ब्याजदर वा भारतीय रिजर्व बैंकबाट प्रकाशित पछिल्लो विवरण अनुसारको औसत One Year MCLR सम्म । (ग) चीनबाट चीनियाँ युआनमा लिने ऋणको हकमा : बढीमा One Year LPR सम्म । (घ) चीनबाट चीनियाँ युआन बाहेक अन्य परिवर्त्य विदेशी मुद्रामा लिने ऋणको हकमा :	विभाग

^१नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको मिति २०७८/०९/२७ मा बसेको ४६०औं बैठकको निर्णयबमोजिम संशोधन भएको ।

सि.नं.	ग्राह्य ऋणी	ग्राह्य विदेशी ऋणदाता	विदेशी ऋणसम्बन्धी शर्त	ऋणको लागि निवेदन पेश गर्नुपर्ने निकाय
			<p>शर्त (क) बमोजिमको ब्याजदर ।</p> <p>३. भुक्तानी अवधि : न्यूनतम १ वर्ष ।</p> <p>४. प्रयोजन : प्रचलित कानूनले निषेध नगरेका क्षेत्र वा व्यवसाय । तर, घरजग्गा व्यवसाय (Real Estate) र धितोपत्र कारोबारमा प्रयोग गर्न पाइने छैन ।</p>	
३	विदेशी लगानी भएका उद्योग/कम्पनी	कम्पनी/उद्योगका विदेशी लगानीकर्ता (Parent Company/ Group of Companies समेत)।	<p>१. सीमा : चुक्ता पुँजी/शेयर पुँजीमा गरेको लगानी वा खुद सम्पत्तिको १०० प्रतिशत सम्म ।</p> <p>२. ब्याजदर : (क) निर्व्याजी वा बढीमा One Year Benchmark Interest Rate* + 3.5% p.a. (ख) भारतबाट भारतीय रुपैयाँमा लिने ऋणको हकमा: शर्त (क) बमोजिमको ब्याजदर वा भारतीय रिजर्व बैंकबाट प्रकाशित पछिल्लो विवरण अनुसारको औसत One Year MCLR सम्म । (ग) चीनबाट चीनियाँ युआनमा लिने ऋणको हकमा : बढीमा One Year LPR सम्म । (घ) चीनबाट चीनियाँ युआन बाहेक अन्य परिवर्त्य विदेशी मुद्रामा लिने ऋणको हकमा : शर्त (क) बमोजिमको ब्याजदर ।</p> <p>३. प्रयोजन: उद्योग/कम्पनीको तोकिएको क्षेत्रमा नै उपयोग गर्नुपर्ने ।</p> <p>४. विदेशी लगानी स्वीकृत गर्ने निकाय/सम्बन्धित निकायको सिफारिस/स्वीकृति (उपलब्ध भएमा) ।</p> <p>५. ऋणको स्रोत खुल्ने प्रमाणित कागजात ।</p>	एकाई
४	विदेशी लगानी भएका उद्योग/कम्पनी	विदेशी वित्तीय संस्था	<p>१. प्रयोजन: परियोजना ऋण वा प्रोजेक्ट फाइनान्सिङ्ग ।</p> <p>२. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस ।</p>	एकाई
५	पूर्वाधार विकास निर्माणका आयोजना	परियोजनाको मुख्य कम्पनी (Parent Company/group of companies)	<p>१. ब्याजदर : निर्व्याजी ।</p> <p>२. भुक्तानी अवधि: सामान्यतया २ वर्षभन्दा कम ।</p> <p>३. प्रयोजन : परियोजना निर्माणसम्बन्धी चालू खर्चका लागि ।</p> <p>४. रकम भित्र्याउँदा र भुक्तानी गर्दा परियोजनाको सिफारिस (उपलब्ध भएमा) ।</p>	विभाग
६	“क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक	भारतीय बैंक तथा वित्तीय संस्था	<p>१. सीमा: परिवर्त्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ।</p> <p>२. ब्याजदर: अधिकतम One Year MCLR +0.5% p.a. ।</p> <p>३. भुक्तानी अवधि: न्यूनतम ६ महिनादेखि अधिकतम १५ वर्षसम्म (राष्ट्र बैंकको स्वीकृतिमा नवीकरण हुन सक्ने) ।</p> <p>४. प्रयोजन : हाउजिङ्ग, जग्गा विकास जस्ता</p>	विभाग

सि.नं.	ग्राह्य ऋणी	ग्राह्य विदेशी ऋणदाता	विदेशी ऋणसम्बन्धी शर्त	ऋणको लागि निवेदन पेश गर्नुपर्ने निकाय
			रियलस्टेट क्षेत्र र शेयर धितो कर्जा बाहेकका उर्जा, पूर्वाधार, पर्यटन, कृषि, लघु उद्यम जस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न । ५. धितो/जमानत : कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी दिन नपाइने ।	
७	“क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक	विदेशी बैंक तथा वित्तीय संस्थाका साथै नियामक निकायबाट स्वीकृतप्राप्त विदेशी पेन्सन फण्ड, हेज फण्डलगायतका संस्था	१. सीमा : भारतीय मुद्रामा ऋण लिएको भए सो समेत गरी आफ्नो कुल प्राथमिक पूँजीको शतप्रतिशतसम्म । २. ब्याजदर : (क) अधिकतम One Year Benchmark Interest Rate* + 4.5% p.a. (ख) चीनबाट लिने हकमा शर्त (क) बमोजिमको ब्याजदर वा बढीमा One Year LPR+1% p.a. सम्म । ३. भूक्तानी अवधि : न्यूनतम ६ महिनादेखि अधिकतम १५ वर्षसम्म (राष्ट्र बैंकको स्वीकृतिमा नवीकरण हुन सक्ने) । ४. प्रयोजन : हाउजिङ्ग, जग्गा विकास जस्ता रियलस्टेट क्षेत्र र शेयर धितो कर्जा बाहेकका उर्जा, पूर्वाधार, पर्यटन, कृषि, लघु उद्यम जस्ता क्षेत्रमा कर्जा प्रवाह गर्न । ५. धितो /जमानत: कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी दिन नपाइने । ६. ऋण रकमबाट परिवर्त्य विदेशी मुद्राको अन्तर बैंक कारोबार तथा लगानीका उपकरणमा लगानी गर्न पाइने छैन ।	विभाग
८	नेपालमा संस्थापना भएको पब्लिक लिमिटेड कम्पनी वा धितोपत्र जारी गर्न अख्तियारी पाएको संगठित संस्था	विदेशी मुलुकको पुँजी बजारका विदेशी खरिदकर्ता (विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ११ बमोजिम)	१. ऋणपत्र, डिबेन्चर वा अन्य धितोपत्र जारी गरी लिनु पर्ने । २. धितोपत्र बोर्डको सिफारिस ।	एकाई

अन्य शर्तहरू:

१. ऋण लिनका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य हुने ।
२. ऋण बैंकिङ्ग माध्यमबाट भित्र्याउनु पर्ने ।
३. ऋण बापतको रकम भित्रिए पश्चात राष्ट्र बैंकमा लेखाङ्कन गराउनु पर्ने ।
४. ऋणदातालाई अन्तर्राष्ट्रिय रूपमा वित्तीय कारोबार गर्न वा नेपालमा विदेशी ऋण प्रदान गर्न कुनै किसिमको प्रतिबन्ध नलागेको हुनु पर्ने ।
५. सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा

- अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पूर्ण पालना गर्नुपर्ने ।
६. ऋण बापतको रकम सम्बन्धित ऋणीले तोकिएको क्षेत्रमा नै उपयोग गर्नुपर्ने ।
 ७. #नियमानुसारको कर कट्टी गरे पश्चात मात्र ब्याज तथा शुल्क भुक्तानी हुने र यस्तो कर उल्लिखित ब्याजदर र शर्त ८ अन्तर्गतको शुल्कको सीमाभित्रै रहन अनिवार्य हुने छैन ।
 ८. #ऋणसम्बन्धी कुनै खर्च/शुल्क/कमिशन/फि आदि लाग्ने भए सो समेत उल्लिखित ब्याजदरको सीमाभित्र रहनुपर्ने । साथै, कर्जा स्वीकृत गर्ने प्रयोजनको लागि कुनै खर्च, शुल्क, कमिशन, फि आदि तिर्नु पर्ने भए उल्लिखित ब्याजदरको सीमाभित्र रहेर ऋण प्राप्त भएपछि भुक्तानी दिने गरी व्यवस्था मिलाउनु पर्ने ।
तर, सि.नं. १ ((क) र (ख) अन्तर्गतका ऋणदाताको हकमा मात्र), सि. नं. ६ र सि.नं. ७ अन्तर्गतका ऋणको हकमा देहायबमोजिमका खर्च, शुल्क ऋण सम्झौतामा व्यवस्था भई सम्बन्धित ऋणदातालाई भुक्तानी गर्नु पर्दा उल्लिखित ब्याजदरको सीमाभित्र रहन अनिवार्य हुने छैन :
अ) हर्जाना ब्याज शुल्क : ऋणीले तोकिएको समयमा साँवा र/वा ब्याज भुक्तानी नगरेबापत वक्यौता साँवा रकमको वार्षिक अधिकतम १% दरमा नबढने गरी ।
आ) अग्रिम भुक्तानी शुल्क : ऋणीले तोकिएको समय अगावै भुक्तानी गरेको साँवा रकममा एकमुष्ट अधिकतम ०.२५% सम्म ।
इ) प्रतिवद्धता शुल्क : एकमुष्ट अधिकतम ०.२५% सम्म ।
 ९. अन्य शर्तहरू राष्ट्र बैंकले समय समयमा तोके बमोजिम हुने ।

***Benchmark Interest Rates:**

- (क) USD मा अंकित नयाँ ऋणको लागि Secured Overnight Financing Rate (SOFR), GBP मा अंकित नयाँ ऋणको लागि Sterling Overnight Interbank Average Rate (SONIA), CHF मा अंकित नयाँ ऋणको लागि Swiss Average Rate Overnight (SARON), JPY मा अंकित नयाँ ऋणको लागि Tokyo Overnight Average Rate (TONA) र EUR मा अंकित नयाँ ऋणको लागि Euro Short-term Rate (€STER) ।
- (ख) साबिकको ऋण-सम्झौतामा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् LIBOR को सट्टामा Fallback Provisions व्यवस्था भएको हकमा सोही बमोजिम हुनेछ । तर, त्यस्तो Fallback Provisions मा SOFR, SONIA, SARON, TONA वा €STER उल्लेख भएमा साबिकको LIBOR मा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम All-in-cost 50 basis points मार्जिन थप गर्न सकिनेछ ।
- (ग) साबिकको ऋण-सम्झौतामा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् LIBOR को सट्टामा Fallback Provisions व्यवस्था नभई त्यस्तो ऋण USD मा अंकित भई LIBOR Benchmark ब्याजदर Overnight, 1 month, 3 months, 6 months वा 12 months अवधि भएको हकमा तारिख ३० जुन २०२३ सम्म (त्यस्तो LIBOR Benchmarks प्रकाशन भएको हकमा) साबिक बमोजिम हुनेछ । साथै, त्यस्तो विदेशी ऋण Tough Legacy Contracts अन्तर्गतका GBP तथा JPY मा अंकित भई LIBOR Benchmark ब्याजदर 1 month, 3 months वा 6 months अवधि भएको हकमा तारिख ३१ डिसेम्बर २०२२ सम्म Synthetic Methodology बाट गणना हुने LIBOR (त्यस्तो LIBOR Benchmarks प्रकाशन भएको हकमा) बमोजिम हुनेछ ।
- (घ) माथि खण्ड (ख) र (ग) अन्तर्गत नपर्ने साबिकको ऋण-सम्झौताको हकमा तारिख ३१ डिसेम्बर २०२१ पश्चात् LIBOR को सट्टामा साबिककै अवधिसँग मेल खाने SOFR (USD मा अंकित ऋणको लागि), SONIA (GBP मा अंकित ऋणको लागि), SARON (CHF मा अंकित ऋणको लागि), TONA (JPY मा अंकित ऋणको लागि) र €STER (EUR मा अंकित ऋणको लागि) Benchmark Interest Rate लागू हुनेछ र सो गर्दा LIBOR मा आधारित स्वीकृत मार्जिनमा ऋणदाता र ऋणी दुवैको सहमतिमा अधिकतम All-in-cost 50 basis points मार्जिन थप गर्न सकिनेछ ।

उल्लिखित संशोधन गरिएका शर्तहरू संशोधित व्यवस्था लागू भएपश्चात्का नयाँ ऋण र/वा नवीकरण गरिएका ऋणहरूको हकमा मात्र लागू हुनेछ ।

अनुसूची-११

विनियम ७ को उप-विनियम (२) सँग सम्बन्धित

विदेशी ऋण लिने स्वीकृतिका लागि निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू

क) ऋणदाता र ऋणीबीच भएको ऋण सम्झौताको प्रतिलिपि ।

ख) ऋणदातासम्बन्धी कागजात:

संस्था भएमा:

- १) संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- २) अन्तिम हिताधिकारीहरूको विवरण खुल्ने कागजात,
- ३) ऋण प्रदान गर्ने सम्बन्धमा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रमाणित प्रतिलिपि
- ४) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि (तर, अमेरिकी डलर १० लाख वा सो बराबरको विदेशी मुद्राभन्दा कम रकमको ऋणको हकमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन । त्यस्तै, विदेशी ऋणदाताले पेश गर्ने वित्तीय विवरण लेखापरीक्षण गर्न नपर्ने व्यहोराको प्रमाण सहित सञ्चालक समिति/उच्च व्यवस्थापनले तयार गरेको वित्तीय विवरण संलग्न भई आएमा लेखापरीक्षण प्रतिवेदन अनिवार्य हुने छैन),
- ५) विदेशी ऋणको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि ।

प्राकृतिक व्यक्ति भएमा:

- १) राहदानीको प्रमाणित प्रतिलिपि,
- २) विदेशी ऋणको स्रोतसम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि ।

ऋणदाता विदेशी बैंक तथा वित्तीय संस्था, विदेशस्थित सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त गरेको वित्तीय संस्था, वित्त कम्पनी, पेन्सन फण्ड, हेज फण्डलगायत धितोपत्र बजारमा सूचीकृत संस्था भए माथि खण्ड (ख) मा उल्लिखित कागजातहरू आवश्यक नपर्ने । तर, ऋणदाताको पहिचान खुल्ने कागजात भने पेश गर्नुपर्नेछ ।

ग) ऋणीसम्बन्धी कागजात:

संस्था भएमा:

- १) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- २) व्यवसाय सञ्चालनको इजाजतपत्रको प्रतिलिपि (आवश्यकतानुसार),
- ३) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
- ४) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- ५) ऋण लिने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रतिलिपि,
- ६) सम्बन्धित निकाय रहेको अवस्थामा उक्त निकायको स्वीकृति/सिफारिस पत्र (उपलब्ध भएमा),
- ७) पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
- ८) पछिल्लो कर चुक्ता/दाखिला प्रमाणपत्रको प्रतिलिपि,

९) कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण ।

प्राकृतिक व्यक्ति भएमा:

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

२) कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण ।

घ) स्वीकृत ऋण बैकिङ्ग प्रणालीबाट प्राप्त हुने प्रतिवद्धता पत्र ।

ङ) विदेशबाटै ऋण लिनुपर्ने आवश्यकता पुष्टि हुने कागजात र ऋण उपभोगको योजना ।

च) विनिमय जोखिम समेतलाई दृष्टिगत गरी ऋण चुक्ता गर्ने आधार खुल्ने कागजात ।

छ) कर्जा प्रवाह हुने तथा भुक्तानी हुने समय तालिका (Time Schedule) ।

ज) विदेशी मुद्रा अपचलन नगरेको/नगर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना हुने र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुने स्व:घोषणा ।

झ) राष्ट्र बैकले तोकिएको अन्य आवश्यक कागजातहरू ।

नोट:

१) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।

२) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

अनुसूची-१२
विनियम ७ को उप-विनियम (४) सँग सम्बन्धित

विदेशी ऋण बापतको विदेशी मुद्रा भित्रिए पश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रमाण

(To be issued by Head/Corporate Office only, on Letter Head of Certificate Issuing Bank and Financial Institution with following details)

Name of Bank and Financial Institution

Corporate/Head Office

Address:

Website:

SWIFT Code:

Email:

Telephone No.:

Facsimile No.:

Date:

Reference Number:

Serial Number:

To,

Name of Nepali natural person or firm/company/industry having approval of foreign loan

Address


Subject: Certificate of Foreign Currency Received as Foreign Loan

Dear Madam/Sir,

This certificate has been issued for inflow of foreign currency pertaining to foreign loan, with following details:

1	Date of approval by Nepal Rastra Bank	
2	Approved loan:	
	a) Foreign Currency (USD, INR etc.)	
	b) Amount	
3	Registration/citizenship number of Nepali firm/company/industry or natural person, as applicable	
4	Capital of Nepali firm/company/industry, if applicable:	
	a) Authorized	
	b) Paid up	
5	Lender:	
	a) Name	
	b) Address	
6	Foreign currency remitted by lender	
7	Equivalent Nepali Rupees	
8	Agency bank:	
	a) Name	
	b) Date of fund received	

Seal/Stamp:



<u>Authorized Signatory</u>		<u>Authorized Signatory</u>	
Name:		Name:	
Designation:		Designation:	
Signature:		Signature:	
Email		Email	
Telephone /Cell No.:		Telephone /Cell No.:	

Copy to:

1. Nepal Rastra Bank, Central Office, Foreign Exchange Management Department, Baluwatar, Kathmandu.
2. Foreign investment approving entity or related agency, as applicable.

अनुसूची-१३

विनियम ८ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी ऋणको लेखाङ्कनका लागि पेश गर्नुपर्ने कागजात

१. राष्ट्र बैंकले प्रदान गरेको विदेशी ऋण स्वीकृति पत्रको प्रतिलिपि,
२. विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिएको सम्बन्धमा बैंक तथा वित्तीय संस्थाबाट जारी भएको प्रमाणको प्रतिलिपि तथा System Generated प्रमाण,
३. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
४. पछिल्लो कर चुक्ता वा कर विवरण पेश गरेको प्रमाणको प्रतिलिपि,
५. विदेशी ऋण लेखाङ्कन गर्ने सम्बन्धमा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीको निर्णयको प्रतिलिपि,
६. ऋण सम्भौताको प्रमाणित प्रतिलिपि,
७. ऋण भुक्तानी तालिका (Repayment Schedule) को प्रमाणित प्रतिलिपि ।
८. नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिस वा सम्बन्धित निकायको स्वीकृतिपत्र (उपलब्ध भएमा) ।

नोट:

१) प्रमाणित भन्नाले नोटरीद्वारा प्रमाणितलाई सम्झनु पर्छ ।

२) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।

३) ऋणी प्राकृतिक व्यक्ति भएमा बुँदा नं. ३, ४ र ५ मा उल्लिखित कागजात आवश्यक नपर्ने ।

अनुसूची-१४

विनियम ८ को उप-विनियम (१) सँग सम्बन्धित

विदेशी ऋणको लेखाङ्कनका लागि पेश गरिने निवेदन

Date:

Nepal Rastra Bank
Central Office
Foreign Exchange Management Department
Baluwatar, Kathmandu, Nepal

Subject: Application to Record Foreign Loan


Dear Madam/Sir,

We hereby apply for recording the foreign loan with following details:

1	Lender:	
	a) Name	
	b) Address	
2	Approved Amount of Foreign Loan, including Foreign Currency	
3	Previously Recorded Foreign Loan, including Foreign Currency	
4	Foreign Loan to be recorded vide this application, including Foreign Currency	
5	Inflow of Foreign Loan	
	a) Date	
	b) Name of Bank and Financial Institution	
	c) Amount in Foreign Currency	
6	Other information, as applicable/required	

Attached are the documents required for recording foreign loan as per the Bylaw 8.

Seal/Stamp:



Signature:	
Name:	
Designation:	
Institution:	
Email:	
Website:	
Telephone/ Cell No.:	

Note:

This information can be submitted electronically to the following email ID:

अनुसूची-१५

विनियम ८ को उप-विनियम (३) सँग सम्बन्धित

विदेशी ऋण लेखाङ्कनको प्रमाणपत्र

पत्रसंख्या: च.नं.....

मिति :

श्री

.....

विषय:- विदेशी ऋण लेखाङ्कन गरिएको सम्बन्धमा ।

महाशय,

यस बैंकको प.सं. मिति को पत्रबाट तहाँलाई देहायबमोजिम विदेशी मुद्रामा ऋण लिन स्वीकृति प्रदान गरिएको रकम मध्ये हालसम्म देहायबमोजिमको विदेशी मुद्राको ऋण भित्र्याएको देखिएकोले सोबमोजिम विदेशी ऋण लेखाङ्कन गरिएको व्यहोरा जानकारी गराइन्छ ।

ऋण लेखाङ्कनको विवरण

सि. नं.	ऋणदाताको नाम र ठेगाना (देश सहित)	स्वीकृत विदेशी मुद्राको ऋण रकम (मुद्रा	यस अघि लेखाङ्कन भएको विदेशी मुद्राको ऋण रकम (मुद्रा.....)	हाल लेखाङ्कन गरिएको विदेशी मुद्राको ऋण रकम (.....मुद्रा)	हालसम्म लेखाङ्कन भएको विदेशी मुद्राको कुल ऋण रकम (.....मुद्रा)	ऋण रकम नेपाल भित्रिएको विवरण		
						मिति	बैंक तथा वित्तीय संस्था	वि.मु. रकम

भवदीय

(.....)

उप-निर्देशक

अनुसूची-१६

विनियम ९ को उपविनियम (२) सँग सम्बन्धित

विदेशी ऋण भुक्तानीको लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधाका लागि आवश्यक पर्ने कागजातहरू

१. राष्ट्र बैंकमा विदेशी ऋण लेखाङ्कन भएको प्रमाणको प्रतिलिपि,
२. पछिल्लो लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि,
३. पछिल्लो कर चुक्ता वा कर विवरण पेश गरेको प्रमाणको प्रतिलिपि,
४. ऋणी कर्जा सूचना केन्द्रको कालोसूची नरहेको प्रमाण,
५. नेपालका बैंक तथा वित्तीय संस्थामा भाखा नाघेको कर्जा नभएको स्वःघोषणा,
६. विदेशी मुद्रा अपचलन नगरेको/नगर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको पालना हुने र प्रचलित कानूनी व्यवस्थाको पालना भएको/हुनेसम्बन्धी स्वःघोषणा,
७. ब्याज भुक्तानी गर्दा सो रकममा नियमानुसार लाग्ने अग्रिम आयकर दाखिला गरेको प्रमाण ।

नोट:

- १) निवेदक अख्तियारप्राप्त अधिकारी हुनु पर्नेछ ।
- २) ऋणी प्राकृतिक व्यक्ति भएमा बुँदा नं. २ र ३ मा उल्लिखित कागजात आवश्यक नपर्ने ।

अनुसूची-१७

विनियम १२ सँग सम्बन्धित

बैंक तथा वित्तीय संस्थाले पेश गर्ने विवरण

क) विदेशी लगानी हुने उद्योगका लागि सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा भित्रिएको सम्बन्धी विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Report for the period:

S.N.	Details of Fund Remitter				Details on Fund Recipient					Remarks
	Name	Country	Financial institution	Amount in FCY	Name of agency bank	Date of fund deposited in beneficiary's account	Account name of beneficiary	Address of beneficiary (Province and Local level)	Account number of beneficiary	

ख) विदेशी लगानीको स्वीकृति पश्चात भित्रिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Reporting period:

S.N.	Foreign investor		Fund remitter			Foreign investment approved and inflow amount				Beneficiary		Foreign investment approval											
	Name	Country	Name	Country	BFI	Approved amount (in NPR)	Date of deposit	Amount in FCY	Equivalent in NPR	Name	Account Number	Approving Entity	Date of approval	Name of industry/company	Address	Fixed Capital	Working Capital	Category of industry/company (service, tourism etc.)	Scale of industry/company (small, medium, large etc.)	Proportion of foreign investment	Number of approved employees		

ग) विदेशी लगानी तथा आर्जित रकम फिर्ताका लागि नेपालबाट बाहिरिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Reporting period:

S.N.	Nepali company/industry		Repatriation Approval		Actual repatriation			Fund remitter's		Beneficiary's			Remarks
	Name	Address	Amount (in NPR)	NRB's approval date	Date	Amount in NPR	Equivalent amount (in FCY)	Account name	Account number	Name	Country	Bank and financial institution	

घ) विदेशी ऋणको स्वीकृति पश्चात भित्रिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Reporting period:

S.N.	Loan Approval			Borrower				Lender		Fund remitting		Loan inflow				Remarks
	Date	Amount (in FCY)	Interest rate	Name	Address	Account name	Account number	Name	Country	Country	BFI	Agency bank	Date	Amount in FCY	Equivalent amount in NPR	

ङ) विदेशी ऋण भुक्तानीको लागि नेपालबाट बाहिरिएको विदेशी मुद्राको विवरण

Name of reporting Bank and Financial Institution:

Report date:

Reporting period:

S.N.	Repayment date	Borrower				Lender			Repayment Amount					Remarks	
		Name	Address	Account Name	Account Number	Name	Country	BFI	Principal, in FCY	Interest, in FCY	Fees, charges etc., if any, in FCY	Total, in FCY	Total Equivalent, in NPR		

अनुसूची-१८

विनियम १४ सँग सम्बन्धित
अख्तियारको प्रत्यायोजन

क्र.स.	विषय शीर्षक	अख्तियार प्राप्त अधिकारी र रकमको सीमा (अमेरिकी डलरमा)				
		एकाई संयोजक वा विभागका सम्बन्धित उप-निर्देशक	विभागका सम्बन्धित निर्देशक	विभागका कार्यकारी निर्देशक	डेपुटी गभर्नर	गभर्नर
१	शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउने स्वीकृति	-	-	१० लाखसम्म	५० लाखसम्म	सोभन्दा माथि
२	स्वीकृत विदेशी लगानीबापत भित्रिएको विदेशी मुद्राको लेखाङ्कन	२० लाखसम्म	५० लाखसम्म	१ करोडसम्म	सोभन्दा माथि	-
३	स्वीकृत विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृति (विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति भएमा)	५ लाखसम्म	१ करोडसम्म	५ करोडसम्म	१० करोडसम्म	सोभन्दा माथि
४	सम्बन्धित निकायको स्वीकृति/सिफारिसको आधारमा रकम फिर्ता लैजान विदेशी मुद्राको सटही सुविधाको स्वीकृति (विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति नभएमा)	-	-	५ करोडसम्म	१० करोडसम्म	सोभन्दा माथि
५	विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति/सिफारिस उपलब्ध नहुने प्रकृतिको कारोबार वा शाखा कार्यालयहरूमाफत हुने कारोबारसँग सम्बन्धित सटही सुविधाको स्वीकृति	-	-	५ करोडसम्म	१० करोडसम्म	सोभन्दा माथि
६	विदेशी ऋणको स्वीकृति	-	-	१० लाखसम्म	५० लाखसम्म	सोभन्दा माथि
७	स्वीकृत विदेशी ऋणबापत भित्रिएको विदेशी मुद्राको लेखाङ्कन	२० लाखसम्म	५० लाखसम्म	१ करोडसम्म	सोभन्दा माथि	-
८	स्वीकृत विदेशी ऋण भुक्तानीका लागि विदेशी मुद्राको सटही स्वीकृति (सामान्य अवस्थामा बैंक तथा वित्तीय संस्थाबाटै सटही सुविधा उपलब्ध हुने)	५ लाखसम्म	१ करोडसम्म	५ करोडसम्म	१० करोडसम्म	सोभन्दा माथि